

प्रस्ताव (कार्यपालिका बैठक नं. ५६, मिति २०७६।०२।१२, आईतबार)

१. कर्मचारी तालिम सम्बन्धमा ।
२. गणतन्त्र दिवस मनाउने सम्बन्धमा ।
३. जग्गा उपलब्ध गराउने सम्बन्धमा ।
४. अनुमती दिने सम्बन्धमा ।
५. कार्यक्रम संशोधन सम्बन्धमा ।
६. आर्थिक सहयोग सम्बन्धमा ।
७. सशर्त खेलकुद बजेट सम्बन्धमा ।
८. आवधिक योजना सम्बन्धमा ।
९. आ.व. २०७६।०७७को बजेट तर्जुमा सम्बन्धमा ।
१०. विविध सम्बन्धमा ।

निर्णय नं. १

कर्मचारी समायोजन सँगै समायोजन भएर आउनु भएका अधिकतम कर्मचारीहरूमा कम्प्युटर सम्बन्धी ज्ञान शीपको अभाव देखिएको र यसबाट कार्यालयको प्रभावकारी सेवा प्रभावमा समेत असर पुग्न गएको हुदाँ यस कार्यालयमा समायोजन भै आउनु भएका तर कम्प्युटर सम्बन्धी ज्ञान, शीपको अभाव भएका कर्मचारीहरूलाई कम्प्युटर सम्बन्धी तालिम कार्यालयको तर्फबाट संचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. २

गणतन्त्र दिवस २०७६को सन्दर्भमा तपशिल अनुसारका कार्यक्रम संचालन गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरियो ।

तपशिल:

१. २०७६ जेष्ठ १४, १५ र १६ गते बेलुकी सबै सरकारी कार्यालय र घरमा दीपावली गर्ने ।
२. मिति २०७६।०२।१४ गते जनप्रतिनिधी तथा कर्मचारीहरूको सहभागितामा नगर सरसफाई कार्यक्रम गर्ने ।
३. मिति २०७६।०२।१५ गते विहान ७:०० बजे प्रभातफेरी कार्यक्रम संचालन गर्ने गर्ने ।
४. मिति २०७६।०२।१६ गते विहान ७:०० बजे फुटबल प्रतियोगिता र दिउँसो १:०० बजे प्रवचन कार्यक्रम संचालन गर्ने ।

निर्णय नं. ३:

घोराही उपमहानगरपालिका वडा नं. १७ साविक हरिद्वार १ क कि.नं. ४२८, क्षेत्रफल २-१२-१.५ मध्ये २-४-१.५ क्षेत्रफलको जग्गा प्रदेश नं. ५ मा खुला विश्वविद्यालयलाई अध्ययन केन्द्र स्थापना गर्न आवश्यक प्रकृयाका लागि सिफारिस गरीदिनु हुन भनि १७ नं.वडा कार्यालयको प.सं. ०७५।०७६, च.नं. ३२७४ मिति २०७६।०२।०३ गतेको पत्र मार्फत अनुरोध भै आएको हुदाँ उपर्युक्त जग्गा उपर्युक्त संस्थालाई अध्ययन केन्द्र स्थापनार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनिती, २०७१ को प्रकृया अनुसार उपलब्ध गराउने निर्णय गरियो ।

घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित घनिवगिया गाँउको दक्षिण-पश्चिम, गैरागाँउको दक्षिण पूर्व, तिनतिर कटुवा खोला, पूर्वमा रैकर जग्गासँग जोडिएको करिव ४ विगाहा क्षेत्रफलको सरकारी ऐलानी जग्गा गैरागाँउ क्वाडी कृषक समूहलाई कृषि कार्य प्रयोजनका लागि उपलब्ध गराउन १७ नं. वडा कार्यालयको प.सं. ०७५।०७६, च.नं. ३२१४, मिति २०७६।०१।२९ को पत्र मार्फत अनुरोध भै आएकोले

उपमहानगरपालिकालाई आवश्यक परेको समयमा तत्काल फिर्ता हुने गरी उपमहानगरपालिका र उपर्युक्त कृषि समूह बिच हुने सम्झौता र शर्त बन्देजको अधिनमा रही कृषि कार्यका लागि उपर्युक्त कृषि समूहलाई उपलब्ध गराउने निर्णय गरियो ।

राष्ट्रिय युवा परिषद सानो ठीमी, भक्तपुरको प.सं. ०७५।०७६, च.नं. ७२९, मिति २०७६।०९।२६को प्राप्त पत्रानुसार परिषदले ७ वटै प्रदेशमा नव प्रवर्धन केन्द्र स्थापनाका लागि करिब १०० रोपनी जग्गा उपलब्ध गराई दिन अनुरोध भै आएको हुदाँ जग्गा उपलब्ध गराउन सम्भावित स्थानको खोजी गर्न सबै वडा कार्यालयलाई पत्राचार गर्ने र आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो ।

निर्णय नं. ४

कम्प्युटर एशोसियसन नेपाल महासंघ, दाङ शाखाको च.नं. ३२-०७५।०७६को पत्रानुसार नेपालको डिजिटल ढाचाँ सम्बन्धी सूचना तथा संचार प्रविधि गोष्ठी (ICT Seminar on Digital Framework of Nepal) को प्रस्ताव प्राप्त भएको हुदाँ प्राप्त प्रस्ताव अनुसार घोराही उप-महानगरपालिकालाई आर्थिक भार नपर्ने गरि उक्त गोष्ठी संचालन गर्न अनुमती दिने निर्णय गरियो ।

निर्णय नं. ५:

घोराही उप-महानगरपालिकाले गरेको मुख्य कामहरूको दृश्यात्मक अभिलेखिकरण गर्न, नगरको उपलब्धीका बारेमा जानकारी दिई विभिन्न फोरममा देखाउने सामाग्री तयार पार्न र नगरका योजनाहरूको उपलब्धीको मापन गर्ने वृत्तचित्र निर्माण गर्न आवश्यकता देखिएको हुदाँ दाङ सूचना तथा अध्ययन केन्द्रले पेश गरेको प्रस्तावलाई स्विकृती प्रदान गरी सो अनुसार वृत्तचित्र निर्माणको कार्य गर्नका लागि नगर सभाबाट स्वीकृत आ. व. २०७५/०७६को वार्षिक कार्यक्रमको नगरस्तरीय सि.नं. ५०३० सूचना प्रविधि सि.नं.६ ग्रामिण वडाका सार्वजनिक विद्यालयहरू र स्वास्थ्य चौकीहरूमा टेलिफोन तथा इन्टरनेट जडानका लागि इन्स्टालेसनको खर्च सहयोगबाट बिनियोजित रकम रु २,००,०००।०० र सि.नं. १० नगर प्रमुख, नगर उप-प्रमुख, विषयगत समितिका संयोजकहरू, सदस्यहरू, सूचना तथा संचार प्रविधि शाखाका कर्मचारी एवं सरोकारवालाहरूलाई अन्य स्थानीय तहमा सूचना प्रविधि सम्बन्धी अवलोकन तथा अनुगमनबाट बिनियोजित रकम रु २,००,०००।— गरि जम्मा ४,००,०००।०० खर्च हुने गरि दाङ सूचना तथा अध्ययन केन्द्रले घोराही उपमहानगरपालिकाको मुख्य उपलब्धी समेटिएको वृत्तचित्र निर्माण गर्ने निर्णय गरियो ।

निम्न योजना तथा कार्यक्रम संशोधनका लागि सम्बन्धित वडा कार्यालय, समितिको तथा शाखाको निर्णय तथा सिफारिससमेत पेश भएको हुदाँ संशोधन गर्ने निर्णय गरियो ।

तपशिल:

क्र.स.	स्वीकृत कार्यक्रम	स्वीकृत बजेट	संशोधित कार्यक्रम	बजेट	कैफियत
१.	वडा नं. १६ वडास्तरिय सी.नं. ५०१० सम्पूरक अनुदान तथा अन्य कार्य	१,००,०००।-	गरुवागाँउ टोल विकास संस्थाको भवनमा टिनको छानो र डण्डी जडान	१,००,०००।-	
२.	वडानं.१४ वडास्तरिय शिर्षक नं. २०३० सि.नं. २ हरित टोल घोषणा अनुदान	१,१०,०००।-	१४ नं. वडाका आमा समूहलाई पोशाक वितरण	१,१०,०००।-	
३.	वडा नं. १५ वडास्तरिय ज्योतिनगर टोल टोल विकास संस्था संजिवनि कलेजका होस्टेल तर्फको बाटो छेउछाउको नाला मर्मत	७५,०००।-	१५ नं. वडाको मातृभूमी टोल विकास संस्थामा सडक ग्राभेल	७५,०००।-	
३.	नगरस्तरिय शिर्षक नं. ४०३०को सि.नं. २ नगर हरियाली प्रबर्द्धन	४,००,०००।-	वडा नं. १८को प्राचिन भयरस्थान टोल विकास संस्थालाई पानीको मुहान संरक्षण	३०,०००।-	सरसफाई, वातावरण तथा व्यवस्थापन समितिको सिफारिस तथा निर्णयानुसार
४.	नगरस्तरिय शिर्षक नं. ४०३०को सि.नं. ५	८,००,०००।-	तुलसीपुर चोक देखि कटुवाखोला सम्म ग्निरी	८,००,०००।-	सरसफाई, वातावरण तथा व्यवस्थापन समितिको

	नर्सरी व्यवस्थापन		बेल्टमा हरियाली व्यवस्थापन		सिफारिस तथा निर्णयानुसार
५.	नगरस्तरिय शिर्षक नं. ४०३०को सि.नं. ६ फोहरमैला अनुगमन तथावातावरण सम्बन्धीअवलोकनभ्रमण	४,००,०००।-	ल्याण्डफिल साइटमा सिसा राखे सेड निर्माण	४,००,०००।-	सरसफाई, वातावरण तथा व्यवस्थापन समितिको सिफारिस तथा निर्णयानुसार
६.	नगरस्तरिय शिर्षक नं. १०१०को सि.नं. १९को अनार खेती विकास कार्यक्रम	५,५०,०००।-	बहुउद्देशिय कृषक समुहलाई १० हर्षपावरको मोटर खरिद अनुदान	१,००,०००।-	
७.	चालु खर्च तर्फको शिर्षक नं. २२६१२ भ्रमण खर्च	५०,००,०००।-	शिर्षक नं. २२६१२ भ्रमण खर्च	५३,००,०००।-	शिर्षक नं. २२६१९बाट रु ३,००,०००।- शिर्षक नं. २२६१२मा थप
	चालु खर्च तर्फको शिर्षक नं. २२६१९ अन्य भ्रमण खर्च	५,००,०००।-	शिर्षक नं. २२६१९ अन्य भ्रमण खर्च	२,००,०००।-	शिर्षक नं. २२६१९मा ३,००,०००।- घट
८.	-	०।००	शितनगर टोल विकास संस्था बाटो निर्माण	३,००,०००।-	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता
९.	-	०।००	चेतना महिला विद्यालयको शौचालय निर्माण	३०,३००।६७	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता
१०.	-	०।००	खैरा कोठरी सडकमा ह्युम पाइप	२६२२४०।-	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता
११.	-	०।००	आर्मी क्याम्पमा ट्राक खोल्ने कार्य	५०,०००।-	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता
१२.	-	०।००	वृद्धाश्रममा खाल्डा खुल्डी पुर्ने कार्य	२५,०००।-	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता
१३.	-	०।००	हात्तीखर्क सैघा जाने बाटोमा कडा चट्टान काट्ने कार्य	१,५०,०००।-	बजेटको स्रोत कन्टनजेन्सी तथा लागत सहभागिता

निर्णय नं. ६

निम्न संस्थाबाट निम्न कार्यका लागि आर्थिक सहयोग माग भै आएको हुदाँ तपशिल अनुसार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो ।

तपशिल:

क्र.सं.	संस्थाको नाम	कार्यक्रम	रकम
१.	राप्ती साहित्य परिषद	प्रदेशस्तरीय साहित्यिक समारोह	२५,०००।-
२.	नमो छु बौद्ध गुम्बा वडा नं. १८	बुद्ध जयन्ती पूजा	१०,०००।-
३.	नेपाल रेडक्रस सोसाइटी, घोराही उप-शाखा, दाङ	विश्व रक्तदाता दिवस	१५,०००।-
४.	अपाङ्ग समाज सुधार केन्द्र, तुलसीपुर	ओठ तालु फाटेर अपाङ्गता भएका व्यक्तिहरुको अपरेशन	१५,०००।-

निर्णय नं. ७ :

प्रदेश सरकारबाट प्राप्त सशर्त खेलकुद तर्फको बजेट निम्नानुसार बाँडफाँड गर्ने निर्णय गरियो ।

तपशिल:

क्र.सं.	साविक कार्यक्रम	विनियोजित रकम	हाल परिवर्तन भएको	रकम
१.	वडा नं. १५ भरतपुर खेलमैदान तारबार	७,००,०००।-	१.वडा नं. ६ गौरागाँउमा फुटबल मैदान	४,००,०००।-
			२. वडा नं. १४ बालविकास खेल मैदान	३,००,०००।-
२.	वडा नं. १७ क्रिकेट मैदान निर्माण	१,००,००,०००।-	१.वडा नं. १७ क्रिकेट मैदान निर्माण	५०,००,०००।-
			२.वडा नं. १४ कभर्डहल	२५,००,०००।-
			३.वडा नं. ११मा खेल मैदान	४,००,०००।-
			४.वडा नं. ७मा खेल मैदान	४,००,०००।-
			५.वडा नं. १८मा खेल मैदान	४,००,०००।-
			६.वडा नं. ९मा खेल मैदान	१,००,०००।-
			७.वडा नं. १मा खेल मैदान	२,००,०००।-
			८.वडा नं. २मा खेल मैदान	२,००,०००।-
			९.वडा नं. १९मा खेल मैदान	४,००,०००।-
			१०.वडा नं. १२मा खेल मैदान	१,००,०००।-
११. वडा नं. १७मा खेल मैदान	३,००,०००।-			

निर्णय नं. ८ :

घोराही उपमहानगरपालिकाको आवधिक योजना निर्माण नभएको सन्दर्भमा उपमहानगरपालिकाले वास्तविकतामा आधारित भएर नगरको आर्थिक, सामाजिक, पूर्वाधार लगायत सबै क्षेत्रको समग्र एवं दिगो विकास प्रकृत्यालाई अगाडी बढाउन कठिनाई महसुस भएकोले क्षेत्रगत विशेषज्ञ एवं परामर्शदाता मार्फत आवधिक योजना निर्माण गर्ने निर्णय गरियो ।

निर्णय नं. ९ :

आगामी आ.व. २०७६।०७७को बजेटमा समावेश गर्न सकिने निती तथा कार्यक्रमका लागि यही मिति २०७६ जेष्ठ २० गते सम्म वडा समितिका सबै सदस्यहरुबाट सुझाव माग, संकलन गर्ने निर्णय गरियो ।

निर्णय नं. १० :

विविध

१. प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि प्राप्त रु एक करोड निम्नानुसारका आयोजना/कार्यक्रम संचालन गर्ने गरी निम्नानुसार रकम बाँडफाँड गर्ने निर्णय गरियो ।

तपशिल:

सि.नं.	संचालन हुने आयोजनाको नाम	विनियोजित वजेट रु. मा
१	चेपे ड्याममा तारवार र वृक्षारोपन	५००००० (पाच लाख)
२	वलामपुर ड्याममा तारवार र वृक्षारोपन	१००००० (एक लाख)
३	ढिकपुर ड्याममा वृक्षारोपन	५०००० (पचास हजार)
४	आरोग्य ड्याममा वृक्षारोपन	५०००० (पचास हजार)
५	कटही ड्याममा वृक्षारोपन	५०००० (पचास हजार)
६	गुलरिया ड्याममा वृक्षारोपन	२००००० (दुई लाख)
७	डवरी ड्याममा वृक्षारोपन	५०००० (पचास हजार)
८	बेलगारी ड्याममा वृक्षारोपन	५०००० (पचास हजार)
९	गगटे ड्याममा वृक्षारोपन	१००००० (एक लाख)
१०	वडा नं. १२ को कल्वट निर्माण	५००००० (पाच लाख)
११	खिरिटे देखी लख्वार ववई सम्म वाटो मर्मत	५००००० (पाच लाख)
१२	रामपुर १ निमुरीयामा खानेपानीका लागी कुवा निर्माण	१००००० (एक लाख)
१३	वडा नं. ८ बेलवा जाने वाटो मर्मत	३००००० (तिन लाख)
१४	पत्रे खोला देखी माथी नयावस्ती वासगजेरी सम्म जाने वाटो मर्मत	२००००० (दुई लाख)

१५	लखनपार्क मर्मत तथा सरसफाई	४००००० (चार लाख)
१६	वडा नं. १४ र १५ मा सरसफाई र वृक्षारोपन	५००००० (पाच लाख)
१७	वडा नं. १९ मा सिचाई पोखरी निर्माण	४००००० (चार लाख)
१८	इ.प्र.का. नारायणपुर देखी विजौरी जाने वाटो मर्मत	४००००० (चार लाख)
१९	खुरिले सिचाई बाध मर्मत	३००००० (तिन लाख)
२०	वडा नं. ९ को चैनपुर चौकदेखी उत्तर जागेश्वर डाँगीको घर हुँदै पश्चिम वडा नं. ९ को कार्यालय जाने वाटो	४००००० (चार लाख)
२१	वडा नं. ११ वासगजेरी गनारीखेत सिंचाई गर्ने पक्की बाध नहा (कुलो) निर्माण	३००००० (तिन लाख)
२२	वडा नं. १२ वडहरा कल्वट निर्माण	१५०००० (एक लाख पचास हजार)
२३	अमराई कुलाको पर्खाल निर्माण फर्सारामको घर नेर	१००००० (एक लाख)
२४	वडा नं. १ को भोटेदह देखी ठाटीकोट जाने वाटो मर्मत	१००००० (एक लाख)
२५	रज्जेमन्नामे वाटो मर्मत वडा नं. ५	५००००० (पाच लाख)
२६	मा. वि. सौडीयारमा पर्खाल निर्माण वडा नं. ७	४००००० (चार लाख)
२७	मा. वि. वुकामा पर्खाल निर्माण वडा नं.	३००००० (तिन लाख)
२८	वडा नं. १५ वाटो मर्मत तुल्सपुर उपमेयरको घर तर्फ	३००००० (तिन लाख)
२९	अठ्ठाइसे पक्की कुलो निर्माण	४००००० (चार लाख)
३०	वडा नं. १९ फलफुल वगैचा निर्माण	४००००० (चार लाख)
३१	वडा नं. १० स्वर्गद्वारी टोल घ लाइन वाटो मर्मत (ग्राभेल)	१००००० (एक लाख)
३२	वडा नं. १० चारवगीया ठुलो कुवा देखी उत्तर तर्फ शोभाकर न्यौपानेको घर सम्म वाटो मर्मत	५०००० (पचास हजार)
३३	वडा नं. १३ मा सिचाई कुलो निर्माण	३००००० (तिन लाख)
३४	वडा नं. १८ को चपै सोता संरक्षण	४००००० (चार लाख)
३५	वडा नं. १२ को भग्नेवा कुलोमा कल्भर्ट निर्माण	१००००० (एक लाख)
३६	वडा नं. ६ लखवारमा कल्भर्ट निर्माण	४५०००० (चार लाख पचास हजार)
	जम्मा	९५,००,०००।-

- घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बजार तिनकुने चोकमा अवस्थित जिल्ला समन्वय समिति दाङ्गको स्वामित्वमा रहेको शहरी स्वास्थ्य केन्द्र संचालन हुँदै आइरहेको भवन पुरानो र जिर्ण अवस्थामा रहेको हुदाँ मर्मतका लागि जिल्ला समन्वय समिति दाङ्गलाई अनुरोध गर्ने निर्णय गरियो ।
- घोराही उपमहानगरपालिको तेश्रो नगर सभाबाट स्विकृत जलाधार संरक्षणका लागि शिर्षक नं. ४०२० सि.नं. ७ ड्याम मर्मत शिर्षकमा बिनियोजित रकम रु १० लाख तपशिल अनुसारका जलाशय तथा ड्याम मर्मत गर्ने गरी रकम बाँडफाँड गर्ने निर्णय गरियो ।

तपशिलः

क्र.सं.	जलाशयको नाम	रकम
१.	अम्बापुर ड्याम मर्मत	१,२५,०००।-
२.	आरोग्य ड्याम मर्मत	२,५०,०००।-
३.	डबरी ड्याम मर्मत	१,००,०००।-
४.	गुलरिया तल्लो ड्याम मर्मत	१,५०,०००।-
५.	ढिकपुर ड्याम मर्मत	१,२५,०००।-
६.	गंगटे ड्याम मर्मत	१,२५,०००।-
७.	ज्यामिरे ड्याम मर्मत	१,२५,०००।-

४. वडा नं. १० अर्घु लमडरुवामा ड्याम निर्माणका लागि बिनियोजित रकम रु ३६ लाख सोही वडाको ठाटीगाँउमा गर्ने गरी स्थान परिवर्तन गर्ने निर्णय गरियो ।
५. घोराही उप-महानगरपालिका क्षेत्र भित्र विपद व्यवस्थापन अन्तर्गत विशेष गरी आगलागीबाट पिडित परिवारलाई प्रति परिवार (एक घर)लाई बढीमा ५ (पाँच) बण्डल सम्म जस्तापाता राहत स्वरूप विपद व्यवस्थापन कोष शिर्षकबाट खर्च हुने गरी सहयोग गर्ने निर्णय गरियो ।